

## प्रशासन शाखा

### **कर्मचारी प्रशासन इकाई**

- नयाँ नियुक्ती र बढ़ुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरु ।
- कर्मचारीहरुको स्थायी, अस्थायी, करार रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरु ।
- कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरु ।
- कार्यरत कर्मचारीहरुको हाजिरि अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारबाही सम्बन्धी कार्यहरु ।
- कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरु,
- कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरु,
- कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागि सिफारीश सम्बन्धि कार्यहरु,
- निजामति सेवा ऐन तथा नियमावलीअनुसार स्वीकृती दिने सम्बन्धी कार्यहरु,
- संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तथार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
- गाउँपालिकामा बन्ने एन, कानून, नियमावली, कार्यविधि, बारागढी गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरु ।
- कर्मचारीहरुको अभिलेख व्यवस्थापन ।
- प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरु ।

### **योजना तथा अनुगमन इकाई**

- स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन (योजना व्यवस्थापन सफ्टवेयर संचालन) सम्बन्धी कार्यहरु ।
- गाउँपालिकाको चौमासिक, वार्षिक एवम् आवश्यकता अनुरूपको प्रगति प्रतिवेन सम्बन्धी कार्य ।
- विभिन्न संघ सम्झाहरुको साझेदारी हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु ।
- आगामि आ व को वार्षिक बजेट तथा कार्यक्रमको निर्माण तथारी सम्बन्धी कार्यहरु ।
- वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति तथा बडा कार्यालयहरु संग सम्बन्ध तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरु ।
- गाउँपालिकाको दीर्घकालिन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरु ।



- उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरु साथे अध्यक्षजू़/प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन
- तथा समन्वय अनुसारका विभिन्न कार्यहरु ।

## राजश्व इकाई

- अनलाइन तथा राजश्व सफ्टवेयर माध्यमबाट राजश्व संकलन गर्ने ।
- सबै बडा कार्यालयमा अनलाइन तथा राजश्व सफ्टवेयर चलाउन Any Desk तथा प्रत्यक्ष भेटेर राजश्व संकलन गर्ने ।
- बडा बाट उठाएको राजश्व सिद्धि वैकमा दाखिला गर्ने ।
- अदैध रूपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन् गर्ने कार्य कम गर्ने त्यस्ता कार्य गर्नेलाई राजश्व तिर्न लागउने ।
- गाउँपालिकामा रहेको व्याकहोलोडर बाट योजना तथा व्यक्तिगत प्रयोजनमा उठाउने सबै रकम सङ्क मर्मत संभार कोषमा जम्मा गर्ने ।

## आर्थिक प्रशासन शाखा

- बारागढी गाउँपालिका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने ।
- कारोबारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने ।
- सबै प्रकारका कारोबारको निधारित ढाँचामा मासिक तथा वार्षिक आर्थिक विवरण तयार गर्ने ।
- सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने ।
- आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने ।
- बारागढी गाउँपालिका र अन्तर्गत कार्यालयहरुको बजेट तयार गर्ने गराउने, छलफल गर्ने ।
- अन्तर्गतका कार्यालयहरुको बजेट बाँडफौँड तथा खर्च गर्ने अडित्यारी तयार गर्ने ।
- आवश्यकता अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफौँड गर्ने ।
- वेरुजुको लगत राख्ने, संपरिक्षण, फर्द्धयौट र प्रतिवेदन गर्ने ।
- बारागढी गाउँपालिकाको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरु गर्ने ।



सुखना तथा प्रविष्टि शारा

- बारागढी गाउँपालिकाको कार्यालयको सूचना प्रविधि नीति तर्जुमा गरी लागू गर्ने  
विकास भाइसकेको प्रणालिहरूको सुधार तथा परिमार्जन सम्बन्धी कार्य गर्ने ।

नेटवर्किङ, इन्टरनेट, वाइफाइको कनेक्टिभिटि सिसिटिभि आदिको व्यवस्थापन गर्ने ।

वेबसाइट तथा इमेल व्यवस्थापन गर्ने ।

सञ्चालित विभिन्न प्रणाली सञ्चालनमा आइपर्ने समस्याहरुको समाधान गर्ने ।

सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवयेर सोर्पोर्ट गर्ने ।

सूचना प्रविधि संग सम्बन्धीत तालिम संचालन गर्ने ।

सूचना प्रविधि अपकरण तथा प्रणालिमा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने ।

सूचना प्रविधि सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।

पूर्वधार विकास तथा दातावरण व्यवस्थापन शाखा

सडक तथा अन्य पूर्वधार विकास इकाई

- सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन ।
  - सडक योजनाको लागत अनुमान तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार सडक, नाला, पुल, सिंचाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने ।
  - ग्रामिण तथा कृषि सडक र सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने ।
  - ग्रामिण तथा कृषि सडक खोलुङ्गो पुल, पुलेसा, सिंचाई र तटबन्ध सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन मर्मत सम्भार र नियमन कार्य गर्ने ।
  - सिंचाई प्रणालिको निर्माण सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्ति अनुगमन र नियमन कार्य गर्ने ।

## भवन तथा बस्ति विकास इकाई

- जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिस्ट्रेशन नामसारी तथा दाखिला खारेज गर्ने
  - जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने ।
  - भूमिको वर्गीकरण अनुसारको लगत गर्ने ।



Scanned with CamScanner

- सार्वजनिक प्रयोजनका लागि जगा प्राप्ति, मुआळा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण ।
- नापि नक्सा तथा जगाको स्थानित्व निर्धारण कार्यमा सम्बन्ध र सहजिकरण ।
- जगा धनी दर्ता प्रमाणपूर्जा वितरण सम्बन्धी अन्य कार्य ।

## वातावरण, सरसफाई तथा विपद् व्यवस्थापन इकाई

- विपद् पूर्व तथारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणालि, खोज तथा उद्भार, राअत सामाग्रीको पूर्व भण्डारण वितरण र सम्बन्ध ।
- तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन गर्ने ।
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान गर्ने ।
- विपद् व्यवस्थापनमा सड्घ, प्रदेश स्थानिय समुदाय, सझ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने ।
- विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन गर्ने ।

## स्वास्थ्य शाखा

- स्वास्थ्य वीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन ।
- औपधी तथा अन्य मेडिकल उपादानहरुको न्यूनतम मूल्य निर्धारण गर्ने ।
- औपधी र स्वास्थ्य उपकरणको खरिद भण्डारण र वितरण गर्ने ।
- स्वास्थ्य सूचना प्रणालिको व्यवस्थापन गर्ने ।
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
- सुर्ति भदिरा र लागु पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने ।
- जनस्वास्थ्य आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन गर्ने ।
- रोगको नियन्त्रण तथा रोकथाम गर्ने ।

## शिक्षा, शुक्रा तथा खेलकुद इकाई

- विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरे नगरेका सम्बन्धमा निरीक्षण गर्ने गराउने ।
- सामुदायिक विद्यालका शिक्षक तथा कर्मचारीहरुको तलब प्रतिवेदन पारित गराउने ।
- विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्ने गराउने ।
- कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको स्लिक तयारी गर्ने ।



- शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानम्भापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक गोष्ठी वा तालिमको संचालन गर्ने ।
- आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सञ्चालन गर्ने परीक्षा सञ्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने ।
- नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने ।
- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने ।
- शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने ।
- विद्यार्थि सभ्या घटन गई फाजिलमा पेरेका सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षकलाई अर्को सामुदायिक विद्यालयमा मिलान गर्ने शिक्षा समितिमा सिफारिस गर्ने ।
- खेलकुदको स रचनाको पूर्वधार निर्माण सञ्चालन तथा विकास गर्ने ।
- खेलकुद विकास गर्ने ।
- खेलकुद प्रशासन तथा संइच संस्थाको नियमन र समन्वय गर्ने ।

### महिला, बालबालिका तथा समाज कल्याण इकाई

- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक परिचयपत्र वितरण स्वहार केन्द्रको सञ्चालन र व्यवस्थापन तथा वितरण गर्ने ।
- सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- सङ्घ तथा प्रदेशसँग समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र जेष्ठ नागरिक केन्द्र तथा अशक्त सङ्घहार केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने ।
- सङ्डक बालबालिका अनाथ असहाय अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन व्यवस्थापन अनुगमन र नियमन गर्ने ।
- जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशान्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने ।

### समाजिक सुरक्षा तथा पञ्चीकरण इकाई

- सामाजिक सुरक्षा भता बैकिङ्ग प्रणालि मार्फत सञ्चालन गर्ने ।
- सामाजिक सुरक्षा तथा गरिव निवारण सम्बन्धी स्थानीय निति कानून मापदण्ड नियमन र अध्ययन अनुसन्धान गर्ने ।
- लक्षित समूह सम्बन्धी गाउँपालिको योजना कार्यक्रम स्रोत परिचालन र व्यवस्थापन गर्ने ।
- समाजिक सुरक्षा सम्बन्धी तथ्याङ्क र सूचना व्यवस्थापन सबै बडामा गर्ने ।



२०७५/०५/२५  
मानविकी विभाग  
समाजिक सुरक्षा बालबालिका तथा समन्वयमन्त्री  
१/१/१

- गरिव घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण सूचना व्यवस्थापन गर्ने ।
- मासिक रूपमा बडा बाट व्यक्तिगत घटना दर्ता विवरण लिने ।
- वार्षिक रूपमा सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण विभागलाई पठाउने ।
- चौमासिक रूपमा प्रत्यक वडाका कर्मचारीलाई तालिम सञ्चालन गर्ने ।

## उद्योग तथा व्यवसाय प्रवर्द्धन इकाई

- बजार तथा हाट बजार व्यवस्थापन गर्ने ।
- स्थानिय बस्तुहरूको उत्पादन आपूर्ति तथा निकासी प्रक्षेपण मूल्य निर्धारण र अनुगमन गर्ने ।
- व्यापार र वाणिज्य सम्बन्धी पूर्वधार निर्माण गर्ने ।
- स्थानिय बस्तु र सेवा व्यापरको मूल्य तथा गुणस्तरको अनुगमन गर्ने ।
- स्थानिय यस्तरका व्यापारिक फर्मको दर्ता अनुमति नविकरण खारेजी अनुगमन गर्ने ।

## पशु इकाई

- कृषि तथा पशुजन्यक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने पशुपालन सुधार
- पद्धतिको विकास र व्यवस्थापन गर्ने ।
- स्थानिय चरन तथा खर्च विकास र व्यवस्थापन गर्ने ।
- पशु आहारको गुणास्तर नियमन गर्ने ।
- पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रयोग गर्ने ।
- पशु बधशाला र शित भण्डारणको व्यवस्थापन गर्ने ।
- पशुपक्षी सम्बन्धी विमा र कर्जा सहजिकरण गर्ने ।
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने ।

## कृषि इकाई

- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने ।
- कृपकहरूको क्षमता अभिवृद्धि प्राविधिक सेवा टेवा सीप विकास र सशक्तिकरण गर्ने ।
- कृषि वित्तिजन नक्ष मलखाद र रसायन तथा औपधिहरूको आपूर्ति उपयोग गर्ने ।
- कृपक समूह कृषि सहकारी र कृषि सम्बन्धी सङ्घ संस्थाहरूको समन्वय व्यवस्थापन गर्ने ।
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण गर्ने ।
- कृषि सम्बन्धी सूचना प्रचारप्रसार गर्ने ।
- गाउँपालिका स्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन गर्ने ।



२०७९/०३/२०  
कृषि इकाई  
११८

- प्राइग्नारिक खेति तथा मलको प्रवृद्धन र प्रचार प्रसार गर्ने।

## रोजगार सेवा केन्द्र

- स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विशेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने
- सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने
- स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने
- स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विशेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने
- रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने
- रोजगारदाताबाट माग भए वमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने
- बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने
- आफ्नो कामकारवाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँकार्यपालिका तथा नगरकार्यपालिकामा प्रतिवेदन गर्ने
- ऐन तथा यस नियमावली वमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रूपमा प्रतिवेदन पठाउने
- आफ्नो कार्यक्षेत्रभित्रवाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्मेपण गर्ने
- वैदेशिक रोजगार प्रवृद्धन बोर्डवाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने
- रोजगार सम्बन्धी सरोकारवालालाई आवश्यक अन्य सेवा प्रदान गर्ने।

संघीय  
सम्बन्धी  
कार्यमा  
सहयोग  
पुर्याउने  
रोजगार  
सेवा  
केन्द्र

